

निर्णय नं. १

कलारी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयबाट चालु आ.व.को जेष्ठ मसान्त सम्म भएका सम्पूर्ण पूजीगत तथा प्रशासनिक खर्चलाई दोस्रो गाउँसभाको अधिवेशनबाट अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. २

कैलारी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयबाट भएका सम्पूर्ण आय व्ययको अन्तिम लेखा परिक्षण महालेखा नियन्त्रकको कार्यालयबाट हुनुका साथै आन्वीक लेखा परिक्षणको भएको प्रतिवेदन प्राप्त भएको हुदाँ सो प्रतिवेदनमा कैलारी गाउँपालिकाको दोस्रो सभा अधिवेशनमा आवश्यक छलफल गरी कार्यान्वयन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ३

स्थानीय सरकार संचालन ऐनको प्राबधान भएनुसार स्थानीय तहहरूले स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियमावली, विनियमावली तथा कार्यबिधिको निर्माण गरी कार्यान्वयन गर्नु पर्ने व्यवस्था भएनुसार गाउँकार्यपालिकाको संचालनका लागि आवश्यक पर्ने अन्य ऐन, नियमावली, कार्यबिधि, तथा विनियमावलीको निर्माण गर्ने अधिकार गाउँकार्यपालिकालाई प्रत्योजन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ४

कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा तथा वडा स्तरमा कार्यरत सेवा करारका सबै कर्मचारी सेवा करार अवधि २०७६ अषाढ मसान्त १ (एक) बर्षका लागि थप गर्ने तथा सेवा सुविधामा पुर्णवलोकन गर्ने अधिकार गाउँकार्यपालिकामा प्रत्यायोजन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ५

गाउँसभाको दोस्रो गाउँसभा अधिवेशन पारित भएको नीति, बजेट तथा कार्यक्रमको कार्यान्वयनका साथै गाउँ कार्यपालिकाको कार्यालयको नियमित कामकाजलाई सहज बनाउन नीतिगत निर्णयहरू गर्नु पर्ने भएमा त्यस्ता कार्यका लागि गाउँसभाको अधिकार गाउँकार्यपालिकामा प्रत्यायोजन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं.६

स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४मा भएको प्राबधान अनुसार स्थानीय राजश्व परामर्श समितिले सिफारिस गरे अनुसार एकिकृत सम्पत्ति कर तथा अन्य करका दायरा तथा दरहरू लागु गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ७

कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका रिक्त दरबन्दीहरूमा नियमानुसार पदपूर्ति कार्य शुरु गर्न पदपूर्ति समितिका अध्यक्ष कैलारी गाउँपालिका वडा नं १ निवासी श्री हर्क बहादुर बोहराको आगामी आ.व. २०७५/०७६ का लागि १(एक) बर्षको म्याद थप गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ८

कैलारी गाउँपालिकाको आ.व. २०७३०/७४ को यथार्थ आय व्यय विवरण र चालु आ.व.२०७४/०७५ को जेष्ठ मसान्तसम्मको यथार्थ आय व्यय विवरण र चालु आ.व. २०७४/०७५ को संसोधित आय व्यय विवरण र आगामी आ.व.२०७५/०७६ को अनुमानीत आय व्यय विवरणलाई अनुमोदन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ९

कैलारी गाउँपालिकाबाट आ.व. २०७३/०७४ मा निर्माण सम्पन्न भएका तथा जाँचपास फरफारक भएका योजनाहरूको अनुमोदन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. १०

स्थानीय सरकार संचालन ऐनको अवधारणा र सिद्धान्त अनुरूपका मूल्य र मान्यतालाई अंगिकार गर्दै कैलारी गाउँपालिकाको पहिलो गाउँसभा अधिवेशनबाट अवलम्बन गरिएको पेशिक सुन्य नीतिलाई आ.व. २०७५/०७६ मा समेत निरन्तरता दिने नीति अवलम्बन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. ११

प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाको कार्यक्षेत्र कैलारी गाउँपालिकाका सबै वडाहरूमा बिस्तार गर्न तथा गहुँसुपर जोन, धान ब्लक तथा माछा ब्लकका कार्यक्रमहरू सबै वडाहरूमा विस्तार गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. १२

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०७४(परिमार्जित) अनुसार स्थानीय तहको योजना तर्जुमाका ७ वटै चरणहरू पुरा गरी आएका तथा गाउँपालिकाबाट सम्पादन गर्न नसकिने प्रकृतीका (बढी लागत) भएका योजनाहरूको कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपाल सरकारका सम्बन्धित निकाय तथा प्रदेश सरकार तथा प्रदेश सरकारका सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. १३

कैलारी गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत प्राबिधिक कर्मचारीहरूलाई दैनिक भ्रमणभत्ता बाफतको रकम पूर्ण रूपमा भुक्तानी गर्न नसकिने भएको हुदाँ मितव्ययीताको सिद्धान्त बमोजिम प्राबिधिक कर्मचारीहरूलाई फिल्ड भत्ताको रकम उपलब्ध गराउने तथा कर्मचारीको स्तर अनुसारको फिल्डभत्ताको दर निर्धारण गर्ने अधिकार गाउँकार्यपालिकालाई प्रत्यायोजन गर्ने निर्णय पारित गरियो ।

निर्णय नं. १४

कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको तलबी प्रतिवेदन पास गर्ने निर्णय पारित गरियो ।